

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड Samudayik Laghubitta Bittiya Sanstha Limited (नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था) केन्द्रीय कार्यालय बनेपा-१४, साँगा, काभ्रेपलाञ्चोक

एघारौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित : २०८१/१०/१४ सोमवार

यस वित्तीय संस्थाको मिति २०८१/१०/१३ गते आईतवार बसेको सञ्चालक समितिको २२ औँ बैठकको निर्णयानुसार यस वित्तीय संस्थाको एघारौँ वार्षिक साधारण सभा देहायका विषयहरूमा छलफल तथा निर्णय गर्नका लागि निम्न लिखित मिति, समय र स्थानमा हुने भएकोले कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि सूचना प्रकाशित गरिएको छ।

सभा हुने मिति, समय र स्थान:

मिति: २०८१/११/०६ गते मंगलवार (तदनुसार १८ फेब्रुअरी, २०२५)

समय: बिहान ११:०० बजे

स्थान: स्काई गार्डेन रिसोर्ट, पनौती-०५, चौकोट, काभ्रेपलाञ्चोक।

छलफलका विषयवस्तुहरू :

क) सामान्य प्रस्तावहरू

- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
- आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०८०/८१ को नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरू छलफल गरी पारित गर्ने।
- आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।
- कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनी तर्फको ४ जना र सर्वसाधारण शेयरधनी तर्फको २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने।

ख) विशेष प्रस्तावहरू

- कम्पनीको हाल संस्थापक शेयर समूह र सर्वसाधारण समूहको शेयर क्रमशः ६९.६५ र ३०.३५ रहेकोमा साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर मात्र संस्थाको कुल चुक्ता पुँजीको ८.५४ प्रतिशतले सर्वसाधारण शेयरमा परिवर्तन गरी संस्थापक शेयरधनीको तर्फबाट ६१.११ प्रतिशत र सर्वसाधारण समूहको तर्फबाट ३८.८९ प्रतिशत सेयर स्वामित्व हुने गरी पुँजी संरचना परिवर्तन गर्ने र सोही बमोजिम सञ्चालकको प्रतिनिधित्व हुने गरी व्यवस्था गर्ने।
- यस वित्तीय संस्थाको रजिष्ट्रार (केन्द्रीय) कार्यालयको ठेगाना बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १४ मा कायम गर्ने सम्बन्धमा प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने।
- उपरोक्त विशेष प्रस्तावहरूका सम्बन्धमा नियमनकारी निकायहरूबाट स्वीकृति लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्ने निर्देशन भएमा सो समेत मिलाई कम्पनीको प्रवन्धपत्र र नियमावली संशोधन एवं परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।

ग) विविध।

घ) वार्षिक साधारण सभा सम्बन्धी अन्य कुराहरू

- यस वित्तीय संस्थाको एघारौँ वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८१/१०/२५ गते यस संस्थाको शेयर दाखिला खारेजीको कार्य बन्द रहनेछ। र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८१/१०/२४ गते सम्म कारोवार भई प्रचलित कानून बमोजिम यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार श्री लक्ष्मी सनराईज क्यापिटल लिमिटेड नयाँबानेश्वर काठमाडौँमा प्राप्त शेयर नामसारीको लिखितको आधारमा शेयरधनी दर्ता कितावमा कायम शेयरधनीहरूले सो सभामा भाग लिन तथा मतदान गर्न पाउनेछन्।
- साधारण सभामा भाग लिन आउनु हुने शेयरधनी महानुभावहरूले आफ्नो परिचय खुल्ने परिचयपत्र वा प्रमाणपत्र अनिवार्य रुपमा साथमा लिई आइदिनु हुन अनुरोध छ। संगठित संस्थाबाट प्रतिनिधित्व गर्ने भएमा संगठित संस्थाको आधिकारिक पत्र अनिवार्य पेश गर्नु पर्नेछ।
- शेयरधनी दर्ता पुस्तिका बन्द भएको मितिमा कायम शेयरधनी महानुभावहरूको लागि एघारौँ वार्षिक साधारण सभाको प्रतिवेदनहरू यस वित्तीय संस्थाको वेबसाइट www.slbsl.com.np मा हेर्न सकिने छ। कारणवस उपरोक्त सूचना तथा प्रतिवेदन प्राप्त नगर्नु हुने शेयरधनी महानुभावहरूले यसै सूचनालाई आधार मानी आफ्नो परिचय खुल्ने प्रमाणपत्र साथमा लिई सभामा भाग लिन आउन हुन अनुरोध गरिन्छ।
- नावालक शेयरधनीहरूको तर्फबाट संरक्षक (शेयरधनीको दर्ता कितावमा उल्लेखित) ले सभामा भाग लिन, छलफल गर्न, प्रतिनिधि नियुक्ति गर्न र मत दिन समेत सक्नेछन्।
- साधारण सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरूले तोकिएको ढाँचाको फारम भरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न सक्नेछन्। यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको निवेदन सभा शुरू हुनु भन्दा कम्तिमा ४८ घण्टा अगावै वित्तीय संस्थाको केन्द्रीय कार्यालय बनेपा १४, साँगा, काभ्रेपलाञ्चोकमा दर्ता गराई सक्नुपर्नेछ। प्रतिनिधि (प्रोक्सी) नियुक्ति गरीसकेपछि पनि आफ्नै साधारणसभामा भाग लिन चाहेमा लिखित सूचना साधारणसभा शुरू हुनुभन्दा अगाडि दर्ता गराई प्रतिनिधिको नियुक्ति बदर गर्न सकिनेछ। तर एक जना शेयरधनीले एक जना भन्दा बढी प्रतिनिधि (प्रोक्सी) नियुक्ति गरेमा सबै नियुक्ति बदर हुनेछ।
- कुनै शेयरधनी महानुभावहरूलाई वित्तीय संस्था सम्बन्धमा केही जिज्ञासा वा त्यस्तो व्यहोरा लिखित रुपमा सभा हुनु भन्दा कम्तिमा ७ दिन अगावै वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा पठाउन हुन अनुरोध गर्दछौँ। तर यसलाई छलफल र पारित हुने प्रस्तावको रुपमा समावेश गरिने छैन।
- शेयरधनीहरूले व्यक्त गरेको भन्तव्य वा जिज्ञासाहरूका सम्बन्धमा सञ्चालक समितिका तर्फबाट सामुहिक रूपले अध्यक्ष वा अध्यक्षबाट अख्तियार प्राप्त व्यक्तिले जवाफ दिन सक्नेछ।
- साधारण सभामा कुनै छलफलका विषय अन्तर्गत छलफल गर्नुपरेमा कुल शेयरधनीको ६७ प्रतिशत शेयरधनी महानुभावहरूले छलफलका लागि स्वीकृति दिएको बाहेक सूचनामा उल्लेख नभएका विषयहरू उपर छलफल र निर्णय गरिने छैन।
- सञ्चालकको निर्वाचन सम्बन्धी कार्यक्रम साधारणसभा हुने दिनको ७ दिन अगाडि यस वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा प्रकाशन गरिनेछ। निर्वाचन सम्बन्धी जानकारी लिन परेमा कार्यालय समयभित्र यस वित्तीय संस्थामा कम्पनी सचिवसंग सम्पर्क गर्न सकिनेछ। उम्मेदवार हुन शेयरधनी आफै उपस्थित हुनुपर्नेछ।
- शेयरधनी महानुभावहरूलाई साधारण सभामा भाग लिन आउदा सुरक्षाको दृष्टिकोणले कृपया भोला वा अन्य सामान नलिई आइदिनुहुन अनुरोध गर्दछु। सभाकक्षमा प्रवेश गर्दा आवश्यकता अनुसार सुरक्षा जाँच हुन सक्ने भएकोले सो कार्यमा सहयोग गरिदिनुहुन समेत अनुरोध गरिन्छ।
- सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावहरूले सभा हुने स्थानमा रहेको उपस्थिति पुस्तिकामा दस्तखत गर्नुपर्ने छ। शेयरधनी उपस्थिति पुस्तिका सभा हुने दिन बिहान ९:०० बजे देखि खुल्ला रहनेछ।
- अन्य विस्तृत जानकारीका लागि वित्तीय संस्थाको केन्द्रीय कार्यालयको फोन नं. ०११-६६२२५१/६६०४५२ मा कार्यालय समयमा सम्पर्क गर्नहुन अनुरोध छ।

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव

२०८१ आषाढ मसान्तको वासलात			
पुँजी तथा दायित्व	अनुसूची	यस वर्ष रु.	गत वर्ष रु.
१-१- शेयर पुँजी	४१	१७०,८०५,०००	१४५,२००,०००
२- जगेडा तथा कोषहरू	४२	२७,६९६,४५४	७३,५९५,४७५
३- ऋणपत्र तथा बन्ड	४३	-	-
४- तिर्न बाँकि कर्जा सापट	४४	७७०,५२०,९७५	४९७,५९९,०२३
५- निक्षेप दायित्व	४५	५८०,९५१,३६१	५५९,३१३,६६०
६- प्रस्तावित नगद लाभान्श		-	-
७ आयकर दायित्व		-	८,१२६,८८३
८- अन्य दायित्व	४६	९६,८७६,७६६	७८,०६३,८९७
कूल पुँजी तथा दायित्व		१,६४६,८५०,५५६	१,३६१,८५८,४३८
सम्पति	अनुसूची	यस वष (रु.)	गत वर्ष (रु.)
१- नगद मौज्जात (सिक्का समेत)		२,२७१,६२९	४,१५४,६०७
२- नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात		-	-
३- बैंक/वित्तीय संस्थामा रहेको मौज्जात	४७	१५८,३२२,४७२	११६,७३६,०८१
४- माग तथा अल्प सूचनामा प्राप्त हुने रकम		-	-
५- लगानी	४८	२१,०००,०००	१०१,०००,०००
६- कर्जा सापट	४९	१,४१२,१२८,२७७	१,१००,६८१,३९२
७ स्थीर सम्पत्ति	४१०	६,६६६,०१८	७,१५५,६४६
८- गैर बैकिङ्ग सम्पत्ति	४११	-	-
९- अन्य सम्पत्ति	४१२	४६,४६२,१६१	३२,१३१,२१२
कूल सम्पत्ति		१,६४६,८५०,५५६	१,३६१,८५८,४३८

मिति २०८०/०४/०१ देखि २०८१/०३/३१ सम्म नाफा नोक्सान हिसाब			
विवरण	अनुसूची	यस वर्ष रु.	गत वर्ष रु.
१-१- व्याज आम्दानी	४१४	१८२,६१३,०६९	२२०,०१३,७५२
२- व्याज खर्च	४१५	१०८,७४८,४७६	१२८,३३०,८२५
खुद व्याज आम्दानी		७३,८६४,५८३	९१,६८२,९२७
३- कमिशन तथा अन्य सञ्चालन आम्दानी	४१६	१६,३४३,८९२	१२,९८७,९४१
४- सटही घटवढ आम्दानी		-	-
कूल सञ्चालन आम्दानी		९०,२०८,४७५	१०४,६७०,८६८
५- कर्मचारी खर्च	४१७	८२,०२५,६७०	८१,६२७,९७८
६- अन्य सञ्चालन खर्च	४१८	२७,७६३,१११	२३,६६१,०२०
७ सटही घटवढ नोक्सान		-	-
सम्भावित नोक्सानी व्यवस्था अधिको सञ्चालन मुनाफा		-१८,५८०,२४६	(६१८,१३०)
८- सम्भावित नोक्सानी व्यवस्थाहरू	४१९	२४८,८४८,२३४	५८,८९६,३९५
सञ्चालन मुनाफा		-२६८,४२८,५३०	(५८,५१४,५३५)
९- गैर सञ्चालन आम्दानी र खर्च	४२०	-	२६,७४२,२०७
१०- सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता	४२१	२३०,११२,३२५	२६,९७५,७८९
नियमित कारोवारबाट भएको मुनाफा		-३८,३१६,२०५	(५,७४६,५२८)
११- असामान्य कारोवारहरूबाट भएको आम्दानी र खर्च	४२२	-	-
सम्पूर्ण कारोवार समावेश पछिको खुद मुनाफा		-३८,३१६,२०५	(५,७४६,५२८)
१२- कर्मचारी बोनस व्यवस्था		-	-
१३ आयकर व्यवस्था		३,४६०,६८०	(१,०४४,०४१)
- यस वर्षको कर व्यवस्था		-	८,१२६,८८३
- विगत वर्षसम्मको कर व्यवस्था		-	-
- यस वर्षको स्थगन कर आम्दानी / खर्च		३,४६०,६८०	(९,१७०,९२४)
खुद नाफा/नोक्सान		-४१,७७६,८८५	(४,७५२,४८८)

मिति २०८०/०४/०१ देखि २०८१/०३/३१ सम्म नगद प्रवाह विवरण			
सि.नं	विवरण	यस वर्ष रु	गत वर्ष रु
(क)	कारोवार सञ्चालनबाट नगद प्रवाह	(६५,४३३,४८४)	१११,५४७,२२३
१.	नगद प्राप्ति	१४८,६५६,६६१	२५५,७४३,६०१
१.१	व्याज आम्दानी	१८२,६१३,०६९	२२०,०१३,७५२
१.२	अपेक्षित कर्जाको असुली	-	-
१.३	कमिशन तथा अन्य आम्दानी	१६,३४३,८९२	१२,९८७,९४१
१.४	अन्य आम्दानी	-	२६,७४२,२०७
ह.	नगद भुक्तानी	२१४,६६५,३३४	२२४,४७५,२७१
२.१	व्याज खर्च	९८,७४९,२६९	१२०,५३८,६५३
२.२	कर्मचारी खर्च	८२,०२५,६७०	८१,६२७,९७८
२.३	कार्यालय सञ्चालन खर्च	२५,९७८,६९६	२१,६७३,८३९
२.४	आयकर भुक्तानी	७,०६२,७१८	६३४,८०१
२.५	अन्य खर्च	८४८,९८१	-
	कार्यगत पुँजी गतिविधि अधिको नगद प्रवाह	(१५,७०८,३७४)	३५,२६८,६३०
	सञ्चालन सम्बन्धी चालु सम्पत्तिमा कमी/(वृद्धि)	(३३६,४११,१७१)	३७४,१७८,६५३
१-	माग तथा अल्प सूचनामा प्राप्त हुने रकममा कमी/(वृद्धि)		
२-	अन्य अल्पकालिन लगानीमा कमी/(वृद्धि)		
३-	कर्जामा कमी/(वृद्धि)	(३२०,७९४,०७२)	३७८,५२४,९७८
४-	अन्य सम्पत्तिमा कमी/(वृद्धि)	(१८,६२३,०९९)	(४,३४६,०२५)
	सञ्चालन सम्बन्धी चालु दायित्वमा (कमी)/वृद्धि	२८५,६६२,०५१	-२८५,६००,३६०
१-	निक्षेप दायित्वमा (कमी)/वृद्धि	२१,६३७,७०१	(१७,२३९,९९७)
२-	अल्पकालिन सापटीमा (कमी)/वृद्धि	२७२,९२१,९५२	(२३२,६०१,४३५)
३-	अन्य दायित्वमा (कमी)/वृद्धि	(८,८६७,६०२)	(४८,०५८,९२८)
(ख)	लगानी कारोवारमा नगद प्रवाह	७८,७४५,२१२	(६६,७८४,६५८)
१-	दिर्घकालिन लगानीमा कमी/(वृद्धि)	८०,०००,०००	(७८,३८३,५००)
२-	स्थिर सम्पत्तिमा कमी/(वृद्धि)	(१,२५४,७८८)	११,५९८,५४१
३-	दिर्घकालिन लगानीमा व्याज आम्दानी	-	-
४-	लाभान्श आम्दानी	-	-
५-	अन्य	-	-
(ग)	वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह	३०,३६१,६८५	-६,६००,०००
१-	दिर्घकालिन ऋण (बण्ड, डिबेन्चर आदि) मा वृद्धि/(कमी)	-	-
२-	शेयर पुँजीमा वृद्धि/(कमी)	२५,६०४,०००	-
३-	अन्य दायित्वमा वृद्धि/(कमी)	४,७८६,६९५	-
४-	नेपाल राष्ट्र बैंक बाट प्राप्त सहूलियत/पुनरकर्जामा वृद्धि/(कमी)	-	-
५-	अन्य	-	(६,६००,०००)
(ङ)	नगद तथा बैंक मौज्जातको विनिमय दरमा भएको फरकबाट आम्दानी/खर्च	-	-
(ङ)	यस वर्षको सम्पूर्ण गतिविधिबाट नगद प्रवाह	३६,७०३,४१३	३८,१६२,२६४
(च)	नगद तथा बैंकमा रहेको शुरू मौज्जात	१२०,८६०,६८८	८२,७२८,४२४
(छ)	नगद तथा बैंकमा रहेको अन्तिम मौज्जात	१६०,५६४,१०१	१२०,८६०,६८८

पुँजीकोष तालिका (२०८१ असार मसान्त)			
अनुसूची ४.२४			
विवरण	यस वर्ष रु.	गत वर्ष रु.	
(क) प्राथमिक पुँजी	१३२,०३७,२८१	१५३,६२६,३८८	
१) चुक्ता पुँजी (साधारण शेयर)	१७०,८०५,०००	१४५,२००,०००	
२) प्रस्तावित बोनस शेयर	-	-	
३) शेयर प्रिमियम	-	-	
४) फिर्ता नहुने अग्राधिकार शेयर	-	-	
५) साधारण जगेडा कोष	२२,१२८,८८४	२१,७३७,१८९	
६) सञ्चित नाफा/(नोक्सान)	(६१,५५७,१२१)	(१३,०१०,७९१)	
७) वासलातमा देखाईएको चालु आक-को नाफा नोक्सान हिसाबको रकम	-	-	
८) पुँजी फिर्ता जगेडा कोष	-	-	
९) पुँजी समायोजन कोष	४,३९५,०००	-	
१०) क्लस इन एडमिन्स	-	-	
११) अन्य स्वतन्त्र कोषहरू	९,३९९,५५१	१६,३६२,०१८	
घटाउने:			
- ख्याति (Goodwill) वापतको रकम	-	-	
- स्थगन कर सम्पत्ति	१३,१३४,०३२	१६,३६२,०१८	
- सीमाभन्दा बढी शेयर, सुरक्षणपत्रमा लगानी गरिएको रकम	-	-	
- वित्तीय स्वार्थ रहेको कम्पनीको धितोपत्रमा लगानी गरेको रकम	-	-	
- अवास्तविक सम्पत्ति	-	-	
- यस बैंकको निर्देशन पालना नगरी स्वप्रयोजनका लागि धरजग्गा खरिद गरेको रकम	-	-	
- प्रचलित ऐन तथा कानूनले प्रतिबन्ध गरेका व्यक्त तथा समूहहरूलाई प्रदान गरेको कर्जा तथा सुविधाहरू	-	-	
(ख) पुरक पुँजी	१५,८७६,१७७	२१,८०५,६८८	
१) सकृय कर्जाको लागि गरेको कर्जा नोक्सानी व्यवस्था	१८,०३१,६९९	२१,५३८,५६९	
२) अतिरिक्त कर्जा नोक्सानी व्यवस्था	१,८४४,४७८	२६७,४२९	
३) हाइब्रिड पुँजी उपकरणहरू	-	-	
४) सुरक्षण नराखेको सहायक आवधिक ऋण	-	-	
५) सम्पत्ति पूर्वमूल्याङ्कन कोष	-	-	
६) लगानी समायोजन कोष	-	-	
(ग) जम्मा पुँजीकोष (क + ख)	१४१,६१३,४३८	१७५,७३२,३८६	
(ङ) जोखिम भारित सम्पत्तिको आधारमा कायम गनुपर्ने न्यूनतम पुँजीकोष	-	-	
पुँजीकोष (८ प्रतिशत)	१३१,६१३,५८०	१०६,३२०,७५३	
प्राथमिक पुँजी (४ प्रतिशत)	६५,८०६,७९०	५३,१६०,३७७	
पुँजीकोष (अधिक/न्यून) (१-२३ प्रतिशतले)	२०,२९९,४५८	६९,४११,६४३	
प्राथमिक पुँजी (अधिक/न्यून) (४-०३ प्रतिशतले)	६६,२३०,४९१	१००,७६६,०२१	

जोखिम भारित सम्पत्ति विवरण तालिका (२०८१ असार मसान्त)						
अनुसूची ४.२४ (क)						
क्र.सं.	क) वासलात भित्रका सम्पत्तिहरू (On-Balance-Sheet Assets)	भार	यस वर्ष		गत वर्ष	
			रकम	जोखिम भारित सम्पत्ति	रकम	जोखिम भारित सम्पत्ति
१	नगद मौज्जात	०	२,२७१,६२९	-	४,१५४,६०७	-
२	नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	०		-		-
३	नेपाल सरकारको सुरक्षणपत्रमा गरिएको लगानी	०		-		-
४	नेपाल राष्ट्र बैंकको ऋणपत्रमा गरेको लगानी	०		-		-
५	आफ्नै मुद्दती रसिदको धितोमा पूर्ण सुरक्षित हुने गरी प्रदान गरेको मुद्दती रसिद धितो कर्जा	०		-		-
६	सरकारी सुरक्षणपत्रको धितोमा पूर्ण सुरक्षित हुने गरी प्रदान गरेको कर्जा	०		-		-
७	सरकारी सुरक्षणपत्रको पाउनुपर्ने व्याज रकम (Accrued Interest)	०		-		-
८	बैंक/वित्तीय संस्थाहरूमा रहेको मौज्जात/मुद्दती रसिदको दावी (Claims)*	२०	१७८,३२२,४७२	३५,६६४,४९४	२१६,७३६,०८१	४३,३४७,२१६
९	मागेको वखत प्राप्त हुने रकम (Money at call)	२०		-		-
१०	अन्तर बैंक/संस्था सापटी	२०		-		-
११	शेयर, डिबेन्चर एवम् बन्डमा भएको लगानी	१००		-		-
१२	अन्य लगानीहरू	१००	१,०००,०००	१,०००,०००	१,०००,०००	१,०००,०००
१३	कर्जा, सापट (कूल रकम) डड	१००	१,५३९,३०४,४९२	१,५३९,३०४,४९२	१,९८८,५१०,४२०	१,९८८,५१०,४२०
१४	स्थिर सम्पत्तिहरू	१००	६,६६६,०१८	६,६६६,०१८	७,१९५,६४६	७,१९५,६४६
१५	पाउनु पर्ने अन्य खुद व्याज रकम (कूल पाउनुपर्ने व्याज सरकारी ऋणपत्र तथा बचत पत्रको व्याज व्याज मुलतवी)	१००		-		-
१६	गैर बैंकिम सम्पत्ति	१००		-		-
१७	अन्य सबै सम्पत्तिहरू (खुद अग्रिम कर दाखिला बाहेक)	१००	४४,८१०,९९२	४४,८१०,९९२	२९,४१५,८७९	२९,४१५,८७९
(क)	जम्मा		१७८,३२२,४७२	१६२,४४९,९८९	१४७,७३६,०८१	१२९,४६९,९१६
क्र.सं.	क) वासलात बाहिरका सम्पत्तिहरू (Off-Balance-Sheet Assets)	भार	यस वर्ष		गत वर्ष	
			रकम	जोखिम भारित सम्पत्ति	रकम	जोखिम भारित सम्पत्ति
१	जमानत	१००	-	-	-	-
२	अपरिवर्त्य कर्जा प्रतिबद्धता (Irrevocable Loan Commitment)	१००	-	-	-	-
३	आयकर वापत सम्भावित दायित्व	१००	-	-	-	-
४	Acceptance सहित अन्य सबै प्रकारका सम्भावित दायित्वहरू	१००	-	-	-	-
५	चुक्ता वा भुक्तान हुन बाँकी शेयर लगानी	१००	-	-	-	-
६	भुक्तानीको लागि दावी परेको जमानत	२००	-	-	-	-
७	संस्था उपर दावी परेको तर संस्थाले दायित्व स्वीकार नगरेको दायित्वहरू	२००	-	-	-	-
(ख)	जम्मा		-	-	-	-
(ग)	सञ्चालन जोखिम वापतको रकम (कूल सम्पत्तिको १%)	१००	१७,७२३,७६०	१७,७२३,७६०	२९,५४०,२५३	२९,५४०,२५३
	कूल जोखिम भारित सम्पत्ति जम्मा (क)+(ख)+(ग)		१,७९०,०९९,३५९	१,६४५,६९९,७३३	१,५०६,५५२,८८६	१,३२९,००९,४१५